

स्वास्थ्य आमा समूहको बैठकमा पोषिलो खानाको प्रदर्शन संचालन गर्ने निर्देशिका

सुआहारा

२०७०

पृष्ठभूमि

नेपाल सरकारले बालबालिका र महिलाहरुको पोषण अवस्थामा सुधार ल्याउन खानाको उपलब्धता र पहुचमा मात्र नभई यस सम्बन्धी व्यवहार र ज्ञानको अभ्यं बढी महत्व छ भनी समुदायमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग लगायत अन्य सम्बन्धित क्षेत्रहरुबाट प्राथमिकताका साथ विविध कार्यक्रमहरु संचालन गर्दै आएका छन्। सुआहारा कार्यक्रमले पनि सन् २०११ बाट बाल स्वास्थ्य महाशाखा, स्वास्थ्य सेवा विभागसँग समन्वय गरी बहुक्षेत्रीय पोषण कार्यक्रमहरु स्थानिय स्तरमा संचालन गर्दै आईरहेको छ।

यसै क्रममा सुआहारा कार्यक्रमले स्वास्थ्य सेवा विभाग/परिवार स्वास्थ्य महाशाखा अन्तर्गत गठन गरीएको “स्वास्थ्य आमा समूह” मा म.स्वा.स्व.से.सँग समन्वय गरी पोषिलो खानाको प्रदर्शन गर्ने योजना रहेको छ। उक्त समूहमा वडाका सबै प्रजनन् उमेरका महिला (किशोरी, गर्भवती, सुत्कर्ती र ५ वर्ष मुनिका वालबालिका आमा) विशेष गरी दिलित, जनजाति तथा पिछडिएका वर्गका महिला / अविभावकहरु समावेश गरीएको हुन्छ। म.स्वा.स्व.से ले स्वस्थ्य आमा समूहको बैठक प्रत्येक महिना विभिन्न स्वास्थ्य सम्बन्धि विषयहरुमा छलफल गराउदै आएकी छन्। स्वास्थ्य आमा समूहको बैठकलाई अभ्यं प्रभावकारी बनाउने उद्देश्यले सुआहारा कार्यक्रम अन्तर्गत प्रत्येक तीन महिनामा पोषिलो खानाको प्रदर्शन गर्नको लागि प्रत्येक वार्डमा आवश्यक वजेट विनियोजित गरीएको छ। प्रत्येक पटक पोषिलो खानाको प्रदर्शन फरक फरक विषयहरुमा स्थानिय स्तरमा उपलब्ध हुने खानेकुराहरुलाई प्रबर्द्धन गर्नुपर्दछ जसले गर्दा घरपरीवार/आमाहरुले व्यवहारमा सजिलै लागु गर्नेछन्।

स्वास्थ्य आमा समूहमा पोषिलो खाना प्रदर्शनलाई प्रभावकारी बनाउनका लागि यो सहजकर्ता निर्देशिका तयार पारिएको हो। कुनै पनि प्रकारको पोषिलो खानाको प्रदर्शन गर्दा यो निर्देशिकाको प्रयोग गर्नु पर्दछ। खाना प्रदर्शन गर्दा सम्बन्धित वार्डको महिला स्वास्थ्य स्वयं सेवीकाको मुख्य भुमिका हुनेछ भने सुआहारा कार्यक्रमको फिल्ड सुपरभाइजरको प्राविधीक सहयोग रहने छ।

पोषिलो खाना प्रदर्शनको मुख्य उद्देश्य

- स्वास्थ्य आमा समूहका सहभागीहरुले २ वर्ष मूनिका बच्चा र हजार दिनका महिलाहरुलाई ख्याउन सकिने स्थानिय स्तरमा पाईने पोषिला खानेकुराहरुको सूचि तयार गर्ने सक्नेछन्।
- समुहका सदस्यहरुले आफ्ना २ वर्ष मूनिका बच्चा र हजार दिनका महिलाहरुको लागि विभिन्न थरिका (स्थानिय स्तरमा पाईने) पोषिलो खानाकुराहरुको सीपहरु सिक्नेछन् र घरपरीवारलाई पनि सिकाइ व्यवहारमा लागु गर्नेछन्।
- खान तयार गर्दा र खुवाउदा आपनाउनु पर्ने सरसफाईको बारेमा सिक्नेछन् र घरपरीवारलाई पनि सिकाइ व्यवहारमा लागु गर्नेछन्।

पोषिलो खानाको प्रदर्शन संचालन प्रक्रिया

यो प्रदर्शन वाड स्तरमा (प्रत्येक आमा समूहको बैठकमा) संचालन गरिनेछ।

अवधी : २ देखि ३ घण्टा

सहभागी : स्वास्थ्य आमा समूहको सम्पूर्ण सदस्यहरु तथा हजार दिनका महिलाहरुको निर्णयकर्ताहरु

सहभागी संख्या : १५ देखि २५ जना (सहभागीको संख्या वार्डमा रहेका आमा समूहको सदस्यहरु र निर्णयकर्ताहरुमा भर पर्ने छ)

प्रदर्शन गर्ने व्यक्ति : सम्बन्धित वार्डको महिला स्वास्थ्य स्वयं सेवीका

सहयोगी : फिल्ड सुपरभाइजर

प्रदर्शन गर्दा ध्यान दिनु पर्ने कुराहरु

- प्रदर्शन गर्ने स्थान खुल्ला , सफा र सबैले देख्ने हुनु पर्दछ।
- बच्चा भएका आमा वा परिवारका व्यक्तिहरुलाई अधिलतिर राख्नु पर्दछ।
- खानाको प्रदर्शन गर्दा स्थानिय स्तरमा नै उपलब्ध भएको खानेकुराहरुका प्रयोग गर्ने जस्तै हरियो सागसब्जी, फलफूल, गेडागुडी, माघामासु आदी ।

पहिलो चरणहरु (पूर्व तयारी) :

१. सुआहारा जिल्लाका टिम र फिल्ड कोअरडिनेटरले फिल्ड सुपरभाइजरहरुलाई कुन महिनामा कुन विषयको प्रदर्शन गर्ने भनेर फिल्ड सुपरभाइजरको मासिक बैठकमा छलफल गर्नुको साथै योजना बनाउने ।
२. पूर्व तयारी गर्दा प्रत्येक फिल्ड सुपरभाइजरले पोषिलो खाना सम्बन्धि प्रदर्शन गर्ने विषय सँग सम्बन्धित पोषिलो खाना बनाउने तरिका (रेसिपी) उपलब्ध भएको हुनुपर्छ ।
३. पोषिलो खाना खान प्रदर्शन गर्दा स्थानिय स्तरमानै उपलब्ध हुने खानेकुरा /सामाग्रीहरुको प्रयोग गर्नु पर्छ । उक्त खानेकुरा /सामाग्रीहरु कसले, काहावाट र कहिले उपलब्ध गराउने भन्ने बारे पहिलैनै सुनिश्चित गर्ने ।
४. पोषिलो खाना प्रदर्शन गर्ने ठाउँ स्वास्थ्य आमा समूहको बैठक बस्ने ठाउँमा गनुपर्नेछ । उक्त ठाउँमा सुरक्षित पानी र पकाउने ठाउँको व्यवस्था मिलाउन फिल्ड सुपरभाइजरले म.स्वा.स्व.से सँग अगाडि भेट गरि छलफल गर्नुपर्छ । जसले गर्दा दुवैलाई (फिल्ड सुपरभाइजरले म.स्वा.स्व.स) कुन पोषिलो खानाको प्रदर्शन गर्ने र के पूर्वाधार तयारी गर्ने भनेर थाहा भई प्रदर्शन संचालन गर्न सजिलो हुन्छ ।
५. आवश्यक खानेकुरा /सामाग्रीहरु प्रदर्शन गर्ने ठाउँमा संचालन गर्ने दिन भन्दा अगाडी तयारी भएको हुनुपर्छ । सकेसम्म सदस्यहरुलाई विशेष गरी हजार दिनका आमा र भएसम्म उनका श्रीमान् वा सासु वा परिवारका सदस्य वाट थप एक जना लाइ प्रदर्शनीमा आउनलाई प्रोत्साहन गरी अग्रीम सूचना प्रवाह गर्नुपर्छ ।
६. सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गर्ने र स्वास्थ्य कर्तालाई पोषिलो खाना सम्बन्धिको प्रदर्शन गर्ने बेला संभव भएसम्म उपस्थिति गराउने जसले गर्दा प्रदर्शन प्रभावकारी बनाउन सकिन्छ ।

दोस्रो चरण (पोषिलो खानाको प्रदर्शन संचालन गर्दा) :

१. प्रदर्शन गर्दा सहभागीहरुको बसाईको व्यवस्था (सबैले देख्ने गरि) मिलाएको हुनुपर्छ ।
२. प्रदर्शन गर्दा प्रयोग गरिने सबै सामाग्रीहरु जस्तै खानेकुरा र भाडाहँरु सफा भए नभएको सुनिश्चित गर्ने र सबैले देख्ने गरि राखेको हुनुपर्दछ ।
३. प्रदर्शनकर्ताले पोषिलो खाना प्रदर्शन गर्दा प्रयोग हुने प्रत्येक खानेकुरा /सामाग्रीहरु देखाउदै त्यसको महत्व बारेमा प्रष्ट जानकारी गराउनु पर्दछ ।

४. प्रदर्शन शुरू गर्नु भन्दा अगाडी प्रदर्शनकर्ताले साबुन पानीले मिचि मिचि हात धुनु पर्दछ ।
५. प्रदर्शनकर्ताले सूची (रेसिपी) अनुसार पोषिलो खानाको प्रदर्शनी गर्दै र सहभागीहरूलाई पनि सहभागी गराउँदै यसको बारेमा बताउने ।
६. तयार गरीएको पोषिलो खाना कस्तो हुनुपर्छ र कति उमेरमा कति मात्रा खुवाउने भन्ने बारे सचित्र पुस्तीका /उपमावाप्रसस (AFATVAH) को चार्ट प्रयोग गर्दै सहभागीहरूलाई बताउने ।
७. पोषिलो खाना तयारी भएपछि सहभागी तथा उपस्थित बालबालिकाहरूलाई मिचि मिचि साबुन पानीले हात धुन लगाउने । (हात धुन दिएको सामाग्रीहरूको प्रयोग गर्ने)
८. सबैजनालाई तयारी गरेको पोषिलो खाना चाउलको लागि व्यवस्था गर्ने र उनीहरूको प्रतिकृया लिने जस्तै : खाना कस्तो लाग्यो ? घरमा बनाउन सकिन्छ वा सकिदैन ? सहभागीलाई कसले कसले घरमा बनाउनु हुन्छ ? अझ मिठो बनाउन हामी के के गर्न सक्छै ? भनी आदी प्रश्न सोध्ने । (पूरुष तथा अन्य परिवारका सदस्य मध्येका सहभागीलाई पनि सोध्ने)
९. सबै सहभागीलाई प्रदर्शनमा सिकेका कुराहरु व्यवहारमा लागु गर्न प्रोत्साहन गर्दै धन्यवाद दिने ।

तेस्रो चरण (पोषिलो खानाको प्रदर्शन पछिको अनुगमन):

१. फिल्ड सुपरभाइजरहरु घर भेटघाटमा जाँदा र स्वास्थ्य आमा समूह बैठकमा जाँदा प्रदर्शनमा सिकाईएको सीप /तरिका व्यवहारमा प्रयोग गरे नगरेको शुनिश्चित गर्ने । गरेकालाई प्रोत्साहन दिने र नगरेकालाई के समस्या परो त्यसमा छलफल गरि समाधानका उपाए पत्ता लगाउने ।
२. अर्को पटक पोषिलो खानाको प्रदर्शन गर्नु भन्दा अगाडि पहिला गरेको खानाको प्रदर्शन बारे छोटो पुनरावलोकन (short Review) गर्ने ।

Annex १. पहिलो तिन महिनामा पोषिलो जाउलोको बारेमा प्रदर्शन गर्ने

स्थानिय स्तरको पोषिलो पुरक खाना:

१.	पोषिलो जाउलो (खिचडी) : (उमेर अनुसार दुई गिलास तयारी जाउलो बनाउनको लागि कोष्ठ () मित्रको मात्रामा कँच्चो सामाग्री प्रयोग गर्न सकिन्छ ।)	
चाहिने सामाग्री: <ol style="list-style-type: none"> १. चामल : २. दाल(सकेसम्म मुरी) : ३. हरियोसाग(सानो सानो टुक्रा पारेको) : ४. पानी : ५. तेल : 	बनाउने तरीका: <ol style="list-style-type: none"> १. चामल र दाल पानी हालेर सगै पकाउने र मिच्ने (प्रेशरकुकरमा एक सिंटी लगाउँदा पनि हुन्छ) २. अर्को तिर कराईमा तेल हालेर, हरियो साग पकाउने (साग पकाउदा कराईमा विर्को लगाउने) पाकेपछि मिच्ने ३. मिचेको चामल र दाल र साग मिसाउने । अब यो खुवाउन तयार भयो । <p>अथवा</p> <ol style="list-style-type: none"> १. चामल र दाल पानी हालेर सगै पकाउने र मिच्ने (प्रेशरकुकरमा एक सिंटी लगाउँदा पनि हुन्छ, तुरन्त नखोलि सिंटी जान दिने) । 	

	२ चिया चम्चा (५ ग्राम – १ चियाचम्चा)	<p>२. अब पाकेको दालभातमा हरीयोसाग, तेल र पानी (चाहिएको खण्डमा) अलिकति</p> <p>हालि मिलाउने र २-५ मिनेट सम्म बिको छोपेर, सानो आगो बनाएर पकाउने ।</p> <p>३. अब यो खुवाउन तयार भयो ।</p>
<p>द्रष्टव्य:</p> <ul style="list-style-type: none"> चामलको सट्टामा आलु, सुन्तला रंगको सखरखण्ड वा अन्य जरेयुक्त खानेकुराको प्रयोग गर्न सकिन्छ । यसलाई अझ पोषिलो बनाउन सुकेको माछा धुलो/उसिनेको अण्डा/कलेजो पनि मिसाउन सकिन्छ । नाप्नको लागि एउटै गिलास प्रयोग गर्नुहोला यस्मा पाटे गिलासको प्रयोग गरिएको छ । <p>पोषण: चामल शक्ति दिने खानामा पर्ने (कार्बोहाइड्रेट) र दाल र सुकेको माछा धुलो/उसिनेको अण्डा/कलेजोबाट वृद्धि विकास गर्ने तथा प्रोटीन पाउनको साथै हरियासागबाट शरir सुरक्षा गर्ने तथा भिटामीन, खनिज तत्व र शरिरलाई चहिने रेसा आदि पाउने भएकोले बच्चाहरुको लागि अति पोषिलो पूरक खाना मानिन्छ ।</p> <p>हरियो सागः गाडा हरियो रंग भएको जुनसुकै साग पनि प्रयोग गर्न सकिन्छ, जस्तै: रायो, चम्सुर, पालुगो, लट्टे, बेथे, क्याडकुड आदि</p> <p>नोट</p> <ul style="list-style-type: none"> माथि उल्लेख गरिएको खाना आफ्नो घरमा एउटा बच्चाको लागि तयार गरिएको हो । हामीले समूहमा पोषिलो जाउलो वा खिचडी पाकाएर देखाउने र सबै सहभागीहरुले चाख्ने पनि हो भने सहभागीहरुको सध्या अनुसार सामाग्रीको मात्रा पनि बढाउनु पर्ने हुन्छ । 		